



## जाँचनुहोस्

बोलिचालिमा व्यवधान ल्याउने तत्वहरु, प्रतिक्रिया दिने क्षमता र अन्य चोटहरु



## हेर्नुहोस्

आँखा खोलाई, बोलिएका कुराहरु र शरीरको दायाँ र बायाँ भागको चाल



## चलाउनुहोस्

आवाज: बोलेर वा कराएर अनुरोध गर्ने शारीरिक: औंलाको टुप्पो, काँध या आखिभौं मुनि दबाव दिने



## अंक दिनुहोस्

देखनुभएको उच्चतम प्रतिक्रिया अनुरूप

### आँखा खोल्ने

मापदण्ड	जाँचनुभयो	परिणाम	अंक
केही नगरि खुल्ला	✓	स्वतः	४
बोलेर कराएर अनुरोध गर्दा	✓	बोलाउँदा	३
औंलाको टुप्पोमा दबाव पश्चात्	✓	दुखाउँदा	२
खुल्दै नखुल्ने (व्यवधान गर्ने तत्व नहुँदापनि)	✓	नखोल्ने	१
आँखाकै चोटले बन्द	✓	जाँचन नमिल्ने	NT

### बोलीको प्रतिक्रिया

मापदण्ड	जाँचनुभयो	परिणाम	अंक
सही नाम, ठाउँ र समय भन्न सक्ने	✓	सुरको कुरा गर्ने	५
बेसुर तर राम्ररी बोल्ने	✓	बेसुरको कुरा गर्ने	४
अर्थपूर्ण एकल शब्दहरु	✓	नबुझिने शब्दहरु बोल्ने	३
रुने र कराउने मात्र	✓	नबुझिने आवाज निकाल्ने	२
सुनिने प्रतिक्रिया नदिने	✓	छैन	१
बोलिचालिमा व्यवधान दिने तत्वहरु	✓	जाँचन नमिल्ने	NT

### सर्वश्रेष्ठ चालको प्रतिक्रिया


मापदण्ड	जाँचनुभयो	परिणाम	अंक
दुई भागको अनुरोध मान्ने	✓	आज्ञा पालन गर्ने	६
आखिभौं मुनि या काँधमा दबाव दिँदा हात घाँटी सम्म या माथि लाने	✓	दुखाउँदा हात हटाउने	५
कुहिनो छिटो बझ्याउने (असामान्य नदेखिने)	✓	दुखाउँदा हातगोडा खुम्चाउने	४
बिस्तारै कुहिनो बझ्याउने (असामान्य देखिने)	✓	दुखाउँदा हात खुम्चाउने, गोडा तन्काउने	३
हात कुहिनोमा तन्काउने	✓	दुखाउँदा हातगोडा तन्काउने	२
हात खुट्टा नचलाउने	✓	छैन	१
कुजो या अन्य व्यावधान दिने तत्वहरु	✓	जाँचन नमिल्ने	NT

### दबाव दिने ठाँउहरु

औंलाको टुप्पोमा दबाव

काँध चिमोत्ने

आँखिभौं मुनि दबाव



### हात / खुट्टा खुम्चाउने / तन्काउने प्रतिक्रिया

Modified with permission from Van Der Naalt 2004  
Ned Tijdschr Geneesk

#### दुखाउँदा हात खुम्चाउने

दिलो एकोहोरो  
पाखुरा छाति नजिक  
हात घुम्ने  
औंला मुट्टी  
खुट्टा तान्कने



#### दुखाउँदा हातगोडा खुम्चाउने

छिट  
फरक  
पाखुरा शरीर भन्दा टाढा